

वीरगज उपमहानगरपालिकाको २०औं नगरपरिषदबाट पारित

आर्थिक वर्ष २०७३/०७४ को बजेट, नीति तथा कार्यक्रम र आय व्यय सम्बन्धि कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालाद्वारा प्रस्तुत बजेट सार्वजनिकीकरण वक्तव्य

वीरगज उपमहानगरपालिकाको २०औं नगरपरिषदका प्रमुखअतिथि माननीय उपप्रधान, परराष्ट्र एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाज्यू, माननीय संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीज्यू, माननीय सांसदज्यूहरु, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, श्रीमान् वरिष्ठ प्रमुख प्रहरी उपरिक्षकज्यू, श्रीमान् स्थानीय विकास अधिकारीज्यू, श्रीमान् वरिष्ठ प्रमुख प्रहरी उपरिक्षकज्यू, श्रीमान् प्रहरी उपरिक्षकज्यू, कार्यालय प्रमुखज्यूहरु, वीरगज उद्योग वाणिज्य संघका अध्यक्षज्यू, नागरिक समाज, बौद्धिक क्षेत्र, विभिन्न संघ संस्था तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरु, उद्योगी एवं व्यापारिक व्यक्तित्वहरु, संचारकर्मी मित्रहरु, उपस्थित आदरणीय महिला तथा सज्जनवृन्द, कर्मचारी साथीहरुमा म उपमहानगरपालिका र व्यक्तिगत तर्फबाट समेत आभार व्यक्त गर्दछु।

१. सर्वप्रथम म वीरगज उपमहानगरपालिकाको २० औं नगर परिषदको यस सुखद् अवसरमा नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, स्वाधिनता र संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि प्राणको आहुति दिने ती महान् ज्ञात अज्ञात सहितहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु। जनआन्दोलन तथा मधेश आन्दोलनका शहिद, घाइते तथा योद्धा प्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
२. देश कै प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र, राजनैतिक परिवर्तनको अग्रणी स्थान, सहिदहरुको कर्मभूमि वीरगज शहरलाई प्रान्तीय राजधानी एवं भविष्यमा महानगर बनाउने अभिप्रायका साथ बहुआयामिक विकासको माध्यमद्वारा सुसंस्कृत आधुनिक एवं सबल र सक्षम नगरका रूपमा स्थापित गर्दै लैजाने नगरवासीहरुको अठोट र प्रतिबद्धताका बीच वीरगज नगरको २० औं नगरपरिषदमा आज हामी उपस्थित भएका छौं। यस नगरपरिषदमा यहाँहरु समक्ष आर्थिक वर्ष २०७२/०७३ को संशोधित बजेट तथा आर्थिक वर्ष २०७३/०७४ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म र वीरगज उपमहानगरपालिका परिवारलाई नै गर्व अनुभूति भई रहेकोछ।
३. स्थानीय निकायहरु जनप्रतिनिधिमुलक संस्था भएतापनि देशमा उत्पन्न विशिष्ट राजनैतिक अवस्थाले गर्दा विगत लामो समय देखि स्थानीय निकायहरुमा जनप्रतिनिधिहरुको रिक्तता कायमै छ। यस्तो विषम परिस्थितिमा नीतिगत निर्णय बहुआयामिक विकास निर्माणका कार्यहरु गर्न/ गराउन कठिनाई श्रृजना हुन स्वाभाविकै हो। तथापि वीरगज उपमहानगरपालिकाले स्थानीय प्रजातन्त्रको सुदृढिकरण, लोकतन्त्रका लाभहरुको न्योचित वितरण, लैगिक समानता र समावेशी विकास तथा सामाजिक वञ्चितकरणमा परेका समुदायको सबलीकरण मार्फत नगरको सर्वोत्तममुखी विकासलाई अगाडि बढाउने प्रयत्न गर्दै आएको छ। सिमित श्रोत र साधनको परिचालनबाट तिब्र शहरीकरणको व्यवस्थापन, नगरबाट प्रदान गरिने सेवा र सुविधा उपलब्ध गराउने कार्यमा कमी/कमजोरी नहोस् भन्ने कुरामा सिंगो उपमहानगरपालिका सदैव सचेत रहदै आएको छ।
४. जनप्रतिनिधि विहिनताको जटिलता बीच पनि वीरगज नगरको समग्र विकासमा राजनैतिक दलहरुबाट देखाइएको अभिरुचि, मार्गदर्शन, समन्वयकारी भूमिका र सहयोग प्रशंसनीय रहि आएको छ। यसका निम्ति म सम्पूर्ण राजनैतिक दलहरु प्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग अविच्छिन्न रूपमा प्राप्त भैरहने छ भन्ने कुरामा विश्वस्त छु।
५. प्रस्तुत बजेट नीति तथा कार्यक्रम स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली २०५६, स्थानीय आर्थिक प्रशासन नियमावली २०६४, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको मार्गदर्शन र निर्देशन, अनुदान संचालन कार्यविधि २०६७ र न्यून शर्त तथा कार्यसम्पादन कार्यविधि २०६६ तथा नेपाल सरकारबाट समय समयमा जारी भएका नीतिगत मार्गदर्शनको सिमा भित्र रही तयार गरिएको छ।

६. नेपाल सरकारको २०७१ मंसिर १६ गतेको निर्णयले वीरगञ्ज उपमहानगरपालिकामा गाभिएका ११ वटा वडाहरूमा भौतिक पूर्वाधारहरूको विकास, सेवा र सुविधाको विस्तार, लैंगिक समानता र सामाजिक समावेशिकरण, शहरी गरिवी न्यूनीकरण जस्ता विषयहरूलाई बजेटमा उच्च प्राथमिकता दिइएको छ ।

उपस्थित महानुभावहरू,

७. नगरको चौतर्फी विकासका निम्ति बजेट सन्तुलित, समतामूलक र समावेशी बनाउदै दिगो विकासका दीर्घकालिन ठुला योजना, नगरस्तरीय मझौला योजना र वडा भेलाबाट छनौट भएका योजनाहरूलाई वडास्तरीय योजनाको रूपमा समावेश गरी प्राथमिकताका आधारमा कार्यान्वयन गर्नु पर्ने आवश्यकता माथि विशेष ध्यान पुऱ्याईकोछ ।
८. नगरको समग्र विकास, सेवा र सुविधा विस्तारलाई पारदर्शी र जवाफदेही बनाउदै नगरवासीमा सुशासनको प्रत्याभूति दिलाउने तर्फ प्रस्तुत बजेटलाई केन्द्र भागमा राखिएको छ । वीरगञ्ज नगरक्षेत्रका सबै जात, जातिका आर्थिक तथा सामाजिक रूपमा पिछडिएका वर्ग, जेष्ठ नागरिक, दलित, आदिवासी, जनजाति, भिन्न क्षमता भएका व्यक्तिहरू, मधेशी, मुस्लिम तथा पिछडा वर्ग, लैंगिक अल्पसंख्यक आदिको विकास र उत्थानका निम्ति प्रस्तुत बजेट उपयोगी सिद्ध हुने मैले विश्वास लिएको छु ।
९. वीरगञ्ज उपमहानगरपालिकाले नगरवासीहरूबाट संलग्न गरेको राजश्व, आय, व्यय मासिक रूपमा सूचनापाटीमा टाँस गरिने तथा स्थानीय एफ.एम., वेबसाइट र पत्रपत्रिका मार्फत सम्पूर्ण नागरिकहरूमा नियमित रूपले जानकारी गराउने पद्धतीलाई स्थापित गर्दै जनताको गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा कार्यालयको तर्फबाट प्रवक्ता तोकि कार्यालयबाट सम्पादन गरिने सम्पूर्ण काम कारवाहीलाई जनमुखी र पारदर्शी बनाइनेछ ।
१०. नगरको समुन्नत विकासले नै आफ्नो पहिचान, गौरव र आत्म सम्मानको परिचय दिने भएको हुँदा बजेटको ठूलो अंश प्रशासनिक खर्चमा विनियोजित भएतापनि आन्तरिक राजश्व वृद्धिको सम्भाव्यता अध्ययन गरी राजश्व असुलीमा निजी क्षेत्र समेतलाई सहभागी गराई कर असुलीलाई न्यायोचित र उपलब्धिमूलक बनाउदै विकास निर्माणका कार्यहरूका अलवा सरसफाई व्यवस्थापन, स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, खानेपानी र विद्युतिकरणका क्षेत्रहरूमा विशेष कार्यक्रमहरू संचालन गरिनेछ ।
११. उपमहानगरको क्षेत्र विस्तार सँगै थप भएको जिम्मेवारी र व्यवस्थापनका चुनौतीहरूको सामना गर्न संगठन स्वरूप, जनशक्ति योजना, कार्य संचालन पद्धति र कार्य संस्कृति र शैलीमा सुधार गरी नगरवासीमा सुशासनको अनुभूति दिलाउने र कार्यालयबाट गरिने काम कार्यवाही चुस्त-दुरुस्त, छिटो-छरितो तथा पारदर्शी गरिने छ ।
१२. नगरपालिकाले संरक्षण र सम्बर्धन गर्नुपर्ने नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा, जमिन (ऐलानी पर्ती), सार्वजनिक पोखरी, पार्क, पाटी-पौवा, मन्दिर, सडक पेटी र ढल नालामा गरिएको अतिक्रमण हटाउने कार्यमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित क्षेत्रको सहयोग लिई सार्वजनिक अतिक्रमण तथा अवैध रूपमा बनेका घर टहरा हटाई सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बर्धन गरिनेछ ।
१३. वीरगञ्ज नगरक्षेत्र भित्र एशियाली विकास बैकको सहयोगमा मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना संचालन हुँदै आएको छ र यसले नगरको भौतिक तथा सामाजिक पूर्वाधार विकास, नगरको बृहत्तर ढल निकास तथा ढल प्रशोधन केन्द्रको स्थापना, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनको निम्ति ल्याण्डफिल्ड साइट र जैविकमल उत्पादन, सडक निर्माण, वातावरण संरक्षण तथा समुदायको विकासका लागि आवश्यक कार्य गर्नेछ । यसको सफल कार्यान्वयनबाट वीरगञ्ज नगरक्षेत्रमा हुने डुवान, फोहोरमैला तथा ढल निकास जस्ता समस्याहरूको सामाधान हुने विश्वास गरिएको छ । सामाजिक विकास कार्यक्रम अन्तरगत सन्चालित क्रियाकलापले समुदायमा आधारित सिपमूलक तालिम र उत्पीडित तथा पिछडिएका वर्ग तथा लक्षित समुदायको विकासलाई मूलधारमा ल्याउने महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ । यस आयोजना संचालनको लागि उपमहानगरपालिकाले समपूरक कोष (म्याचिंग फण्ड) को व्यहोर्नुपर्ने रकमको व्यवस्थापन गर्न चुनौतिपूर्ण रहेको

छ । तथापि नगरपालिकाले आन्तरिक श्रोतको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्र समेतलाई सहभागि गराई कर, शुल्क र दस्तुर असुली तर्फ योजनावद्ध र तदारुक्ताका साथ कार्यान्वयनमा जाने तयारी गरेको छ । यस कार्यमा सहयोग पुऱ्याई दिन हुन म सबैमा अनुरोध गर्दछु ।

उपस्थित महानुभावहरु,

अब म आर्थिक वर्ष २०७३/०७४ मा लिएका लक्ष्य, उद्देश्य तथा प्राथमिकताका बारे प्रकाश पार्न चाहन्छु ।

लक्ष्य

विकासका सम्भावनाका आधारमा उपलब्ध श्रोत र साधनलाई एकिकृत र समन्वित गरी अल्पकालिन वा दिर्घकालिन विकास योजनाहरु बनाउदै विकासको माध्यमबाट समग्र नगरलाई आधारभूत तथा आधुनिक र शहरी सेवा सहितको स्वच्छ, सुन्दर र सम्बृद्ध वीरगंजको स्थापना तथा महानगरीय परिकल्पनाका साथ तथा संयुक्त राष्ट्रसंघद्वारा घोषित एवं नेपाल सरकारद्वारा अंगालिएका Sustainable Development Goal (SDGS)दिगो विकास सम्बन्धी पूर्वाधारहरुको विकास हाम्रो लक्ष्य रहेको छ ।

उद्देश्य

१. पूर्वाधार सहितको सुरक्षित औद्योगिक क्षेत्रको विकास गर्दै उद्योगधन्दा, कलकारखानाहरुको प्रवर्द्धन गरी रोजगारका अवसरहरु सृजना गर्ने ।
२. नेपाल सरकारको मिति २०७१ मंसीर १६ गतेको निर्णयले वीरगंज उपहानगरपालिकामा गाभिएका ११ वटा गा.वि.स. हाल २० देखि ३० नम्बर वडाहरुमा आधारभूत तथा आधुनिक शहरी सेवा सुविधाको विस्तार र विकास गर्दै वृहत् स्वच्छ, सुन्दर र सम्बृद्ध वीरगंजको दिर्घकालिन लक्ष्य प्राप्तिको निम्ति आर्थिक सामाजिक एवम् भौतिक पूर्वाधारको विकास गर्ने ।
३. महिला, दलित, आदिवासी जनजाति, अपागंता भएको व्यक्ति, जेष्ठ नागरिक तथा पिछडिएको क्षेत्रको विकासमा जोड दिई समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने ।
४. सामाजिक परिचालनका माध्यमद्वारा जनसहभागिता अभिवृद्धि गर्दै समुदायस्तरको श्रोत परिचालन गरी गरिबी न्यूनीकरणमा सहयोग पुऱ्याउने ।
५. आन्तरिक राजश्वका नयाँ क्षेत्र पहिचान गर्दै विद्यमान श्रोतको प्रभावकारी परिचालनका माध्यमबाट आत्मनिर्भरता बढाउने ।
६. उपमहानगरपालिकाको विस्तारित क्षेत्र समेतलाई जोड्ने गरी (चक्रपथ) यातायात गुरुयोजनाको सम्भाव्यता अध्ययन गरी कार्य योजना बनाउन प्राथमिकता दिइने ।
७. सार्वजनिक नीजि साभेदारीको अवधारणा अनुसार पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन जस्ता कार्यहरु अगाडि बढाउने ।

प्राथमिकता

१. औद्योगिक विकासको गतिलाई प्रवर्द्धन गरी आर्थिक अवसर सृजनाका माध्यमबाट रोजगारीमा अभिवृद्धि गर्दै गरिबी न्यूनीकरण गर्ने ।
२. राजश्वका थप क्षेत्रहरुको पहिचान गर्दै संकलन तथा व्यवस्थापन निजीक्षेत्रसँग सहकार्य, राजश्व सम्बन्धी सूचना तथा तथ्यांकको वैज्ञानिक अभिलेखिकरण र एकिकृत नगर सूचना प्रणालीमा विकास गरी उपलब्ध श्रोतहरुको अधिकतम परिचालन गर्ने ।
३. स्थानीय श्रोत र साधनलाई एकिकृत र समन्वय गर्दै महिला बालबालिका तथा सामाजिक र आर्थिक दृष्टिकोणबाट पिछडिएको वर्ग, समुदायको पहुँचलाई संस्थागत गरी रोजगारमूलक र आयमूलक कार्यहरुको माध्यमबाट गरिबी न्यूनीकरण गर्ने ।

४. लैंगिक समता र सामाजिक समावेशिकरणको माध्यमबाट सामाजिक बन्चितीकरणमा परेका समुदायको सबलीकरण गर्दै त्यस्ता समुदायहरूलाई स्वालम्बन र आत्मनिर्भरता तर्फ उत्प्रेरित गराउने ।
५. शिक्षा, संस्कृति, भाषा, साहित्य, खेलकुदको योजनाबद्ध विकास गर्ने एवं धार्मिक तथा पर्यटन क्षेत्रको विकासमा विभिन्न सरोकारवाला निकायहरू बिच सह-कार्यात्मक प्रयास अघि बढाउने ।
६. समुदायमा आधारित टोल विकास संस्थाहरू र अन्य सहयोगी संघ संस्थाहरूको सशक्तिकरण गरी स्वालम्बी विकासको अवधारणालाई अगाडि बढाउने ।

उपस्थित महानुभावहरू,

अब म आर्थिक वर्ष २०७२/०७३ मा वीरगंज उपमहानगरपालिकाबाट संचालन गरिएका योजना तथा कार्यक्रमहरूका बारेमा जानकारी गराउन चाहन्छु ।

- एशियाली विकास बैंक, नेपाल सरकार तथा वीरगंज उप-महानगरपालिकाको संयुक्त लगानीमा संचालित मभौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाबाट निम्न बमोजिमको विकास निर्माण कार्यहरू संचालन भएका छन् ।
१. गण्डक चौक देखी शंकराचार्य गेटसम्म ४० फिट (Second By Pass Road)मा र नेशनल मेडिकल जाने बाटो हुँदै Land Fill Siteजाने बाटोमा कुल ११.४ कि.मि. पिच सडक निर्माण गर्नु पर्नेमा ८.३ कि.मी. सडक माटो पुरी ग्राभेल गर्ने कार्य सम्पन्न गरिएको छ ।
 २. गण्डक देखि शंकराचार्य गेटसम्म र नेशनल मेडिकल चौकबाट Land Fill Siteजाने सडकमा ४२.२३ कि.मी. Brick Workको नाला निर्माण गर्नु पर्नेमा २२.५३ को नाला निर्माण सम्पन्न भई सकेको र बाँकी आ.व. ०७३/०७४ मा सम्पन्न गरिनेछ ।
 ३. मभौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजना अन्तर्गत नगरका विभिन्न भागका Storm Water Drain५३.४६ कि.मि. निर्माण गर्नु पर्नेमा २२.५३ कि.मि. को कार्य सम्पन्न भएको छ भने बाँकी Storm Water Drainageको कार्य आ.व. ०७३/०७४ मा सम्पन्न गरिनेछ ।
 ४. नगर क्षेत्रको श्रीपुर, रानीघाट, आदर्शनगर लगायतका क्षेत्रहरूको घरबाट निस्किएको फोहोर पानीलाई बडा नं. १ छपकैया फोहोर पानी प्रशोधन केन्द्रसम्म पुऱ्याउन १५.२ कि.मी. Sewerage Lineनिर्माण गर्नु पर्नेमा करिब २ कि.मि. निर्माण गरिएको छ भने बाँकी कार्य आ.व. ०७३/०७४ मा सम्पन्न गरिनेछ ।
 ५. माईधिया पोखरी स्थित Re-creation Parkनिर्माण कार्य अन्तर्गत भूमिगत नाला निर्माण सम्पन्न भई माटो पुर्ने कार्य सम्पन्न गरिएको छ भने आ.व. ०७३/०७४ भित्र बाँकी अतिक्रमित जग्गाहरू हटाउँदै हरियाली पार्क निर्माण प्रारम्भ गरिनेछ । प्रथम चरणमा नगरपालिकाले घर टहराहरू हटाई खाली गरी सकेका जग्गामा Consultant SMEC International Pvt. Ltd.ले पेश गरेको स्वीकृत Designअनुसार Re-creation Parkनिर्माण अघि बढाईने छ र दोश्रो चरणमा सार्वजनिक पोखरी मिची विभिन्न मितिमा लालपुर्जा समेत केही सँधियारहरूले लिई सकेको र केहीले नयाँ नापी आउँदा आफ्नो नाममा दर्ता गरी लालपुर्जा समेत लिई सकेको देखिन आएको हुनाले जग्गा प्राप्तीको श्रोतको आधारमा छानबिन गरी आवश्यक अनुसंधान प्रक्रिया अपनाई जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी अतिक्रमित जग्गा खारेजीको कार्य अघि बढाईने छ साथै थप जग्गाहरू प्राप्त हुदै गएपछि उक्त जग्गाहरूमा पनि पार्क निर्माणलाई निरन्तरता दिईने छ ।
 ६. वीरगंज उप-महानगरपालिका बडा नं. १० अन्तर्गत पानीटंकी क्षेत्र डाँक रोडमा विद्यमान डुवान समस्यालाई समाधान गर्न टेलिफोन एवं विधुत पोल तत्कालै हटाउन सम्भव नभएको र घरहरूको छेउमा नाला निर्माण गर्दा नाला निर्माणको Depthखन्दा घरहरू भत्कन सक्ने सम्भावना भएकोले Consultantविशेषज्ञले पेश गरेको

Modified Design/Drawingबमोजिम डाँक रोडको केन्द्र रेखाबाट ब्रह्म स्थान चौक देखि बुद्ध चौक (डा. राजेन्द्र प्रसादको क्लिनिक) सम्म भूमिगत नाला निर्माण गरी पूर्व तर्फ रहेको भानुचौक स्थित भूमिगत नालामा जोडिने छ ।

७. वीरगंज उप-महानगरपालिका अन्तर्गत शहरको मुख्य नाला M.D. -1मा बग्ने वर्षाको पानीलाई शहरको भित्रि क्षेत्र आदर्शनगरमा हुने डुवानको समस्यालाई कम गर्न पान मंडी सडकको पश्चिम सत्या सिनेमा हल तथा आर्य घाट हुँदै सिर्सिया खोलामा भूमिगत Diversionनाला निर्माण कार्य गराउँदा निर्माण हुने नालाको Depth 9'-10' तथा 30'-35' wideसम्म Soil Subsideभई घर भत्किन सकिने भएको अवस्था रहेको र MD-1मा जम्मा हुने वर्षाको पानीलाई डुवान समस्या समाधानको लागि Diversionगर्न बाध्यात्मक परिस्थिति रहेको हुँदा Consultantविशेषज्ञको राय अनुरूप अर्को विकल्पको रूपमा लाठ गल्लीबाट पश्चिम बाल मन्दिर ठाकुरराम क्याम्पस हुँदै सिर्सिया नदीमा जोडी विद्यमान डुवानको समस्या समाधान गरिनेछ ।
८. By Pass Roadस्थित प्रतिमा चौकको पश्चिम तिर चौकको दुवै तर्फ नाला निर्माण कार्य सम्पन्न भई सकेको अवस्थामा स्वीकृत Designअनुसारको नाला निर्माण कार्य अघि बढाउँदा पद्म रोडको छेउछाउका जग्गाधनीहरूले मुआब्जा वितरण पश्चात निर्माण कार्य सुचारु हुन दिने भनी पुनरावेदन अदालतमा मुद्दा चली रहेको अवस्थामा सो सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएको हुँदा उक्त जग्गाधनीहरूलाई तत्कालै मुआब्जा दिन नसकिने तथा सडक छेउछाउ रहेको विधुत पोलको अवरोधले गर्दा नाला निर्माण गर्न सम्भव नरहेको हुँदा र आयोजनाको कार्य सिमित समय अवधि भित्र नै सम्पन्न गर्नु पर्ने भएको हुँदा अदालतको अन्तिम फैसला पर्खन नसकिने भएकोले Consultantविशेषज्ञबाट विभिन्न Optionहरूको अध्ययन गरी उक्त पद्म रोड सडकको केन्द्र रेखाबाट Dischargeधान्ने गरी पेश गरेको Modified Design/Drawingअनुसार कार्य गराउने सिलसिलामा हुलाकी राजमार्गको पत्र अनुसार 1.72 Kmपुनः निर्माण गर्न करिब ३ करोड धरौटी वापत रकम उक्त कार्यालयमा Depositगरी मात्र सडक खन्न ईजाजत दिन सकिने भनी आशयको पत्र प्राप्त भएकोमा काठमाण्डौ स्थित आयोजना समन्वय कार्यालय तथा सम्बन्धित हुलाकी सडक कार्यालयमा जानकारी गराउँदा समेत निर्माण कार्यमा गतिरोधको समस्या यथावत रहेको तथा गण्डक देखी लक्ष्मणवा चौकसम्म नाला निर्माण काम सम्पन्न भईसकेको हुनाले उक्त स्थानमा नाला बनाउन नसकिएमा गण्डक देखी लक्ष्मणवा चौकसम्म बनाएको नालाको कुनै औचित्य नहुने, लागत समेत खेर जाने र डुवानको समस्या यथावत रहने हुनाले उक्त सडक वीरगंज उप-महानगरपालिकाको भौतिक पूर्वाधार विकास क्षेत्रभित्र पर्ने भएकोले सो सडकको छेउछाउमा पर्ने राधेमाई, नारायणी रंगशाला, पिपरा क्षेत्रका स्थानीय वीरगंजवासीहरूबाट डुवानको समस्या तत्कालै समाधान गर्नको लागि स्थानीयवासीहरूबाट वर्षौं देखी हालसम्म पानी निकासको लागि पटक-पटक जनदवाव आई रहेको साथै आयोजना सिमित अवधि भित्रै सम्पन्न गर्नु पर्ने बाध्यता भएकोले मांग गरेको Deposit रकम हुलाकी कार्यालयमा पठाउन आयोजनाको Contract मा प्रावधान नरहेको हुँदा र निर्माण कार्यको क्रममा क्षति हुन गएका सडकहरूलाई आयोजनाबाट स्वीकृत Design/Specificationबमोजिम हुलाकी सडक कार्यालयले मांग गरेको धरौटी रकम भन्दा कम लागतमा लगतै Re-instatement(पुनस्थापन) गरिने गरी कार्य अघि बढाईने छ ।
९. आयोजना अन्तर्गत भई रहेको निर्माण कार्य Package -01 (Sewerage/ Drainage/ RoadImprovement/WWTP) Project Code : STIUEIP/W/BRJ/ICB-01को Technical Supervisionतथा Consulting Serviceको 31st Dec,2015मा म्याद समाप्त हुने भएता पनि Package-01को निर्माण कार्य अवधि 6 May, 2016र DNPअवधि (1 Year)गरी 7 April, 2017सम्म हुने गरी मिति 22 Dec,2015मा PCO/ADBबाट स्वीकृति (Concurrence)प्राप्त भएकोमा Package-02अन्तर्गत Solid Waste Management Sub Project, Project Code: STIUEIP/W/ BRJ/ICB-02पनि Technical Supervisionतथा Consulting Serviceकार्यरत Consultantको TOR अनुसार निजबाट गराउनु पर्ने उल्लेख भएकोले Package -02को Contract Agreement 12January, 2016मा सम्पन्न कार्य आरम्भको (Letter of commencement)मितिले निर्माण सम्पन्न गर्ने अवधि (24 Month)र DNP (12 Month)समेत गरी Consultantविशेषज्ञलाई उक्त अवधि

Package-02समेत Design/Supervision/Monitoringगर्नको लागी सम्झौता अनुसार निर्माण कार्य अगाडी बढाउन ३ वर्षसम्म म्याद थप गरी सम्पन्न गरिनेछ ।

१०. आयोजना निर्माणको क्रममा प्राविधिक विशेषज्ञ (Technical Expert)को Official Consultant(SMEC/Brisbane/BDA/CEMAT)बाट Re-creation Parkमा Peripheral RCCDrain, Inner By Pass Roadमा Side inlet Catch Drain, 2nd By Pass Roadमा नृसिंह स्कूल पर्ने गई निकास बन्द भई निकासको लागी पूर्व तर्फ By Pass Roadमा नाला निर्माण, त्यसै गरी मुर्ली, डाक रोड तथा आदर्शनगर क्षेत्रमा नाला निर्माण गर्नु पर्ने भनी मिति 8 Sep, 2015मा प्राप्त २० बुदे Technical Justificationतथा Missing Drainसहितको Contract Variation-02प्राप्त हुन आएको र उक्त V.O. -02अनुसार पूर्व स्वीकृत 2,48,36,18,395.55 without VATभन्दा 14.96% (NRs. 37,14,62,742.61)ले बढी हुन आएको रकम PCOमार्फत् ADB मा सहमतिको लागी पठाईएकोमा र नेपाल सरकार तथा ADBबाट सहमति प्राप्त पश्चात Project CostSharing Agreementबमोजिम वीरगंज उप-महानगरपालिकाको अंशमा पर्ने समपुरक रकम 8%न.पा.बाट जुटाईने छ साथै नेपाल सरकार/ADBको हकमा 81%अंश तथा TDF बाट 11%ले हुन आउने रकम समेत स्वीकृतिको लागी PCOमार्फत् नेपाल सरकार/ADB र TDF मा सहमतिको लागी अनुरोध गरिनेछ ।
११. आयोजना संचालनको क्रममा अधिकारिक International Consultantबाट निर्माण गर्ने क्रममा Designसुधार गर्न आवश्यक देखिएको खण्डमा Consultantबाट परिमार्जित Design को कारण ऋयक्त सम्बन्धमा सकेसम्म स्वीकृत लागत Estimator Quantityको परिधि भित्र रही कार्य अगाडी बढाउने, प्राविधिक कारण सृजना भई Cost/Quantityबढ्न गएमा बढ्न गएको Costत्रिपक्षीय सम्झौता अनुसार (Cost Sharing Agreement)अनुसार नगरपालिकाले आफ्नो अंश रकम 8%ले व्यहोर्ने र बाँकी व्यहोर्नु पर्ने अंश रकम आयोजनाPackageअनुसार आयोजना समन्वय कार्यालय (PCO)मार्फत् एशियाली विकास बैंक(ADB)तथा TDF मा रकम उपलब्ध गराई दिन सहमतिको लागी अनुरोध गरिनेछ ।
१२. वडा नं. १ अन्तर्गत Sewerage Treatment Plantमा फोहोर पानी प्रशोधन गर्न नाला निर्माण गर्ने क्रममा छेउछाउमा व्यक्तिगत जग्गाधनीरुको समेत जग्गा पर्ने भएकोले स्थानीय जग्गाधनीहरुलाई Counseling, Motivateगरी जग्गाधनीहरुलाई सडक बनाउन दिएको जग्गा वापत मुआब्जा नतिर्ने गरी नालाको छेउछाउमा Service Roadबनाई दिँदा आगामी दिनहरुमा नगरपालिकाले नाला सफा गर्न सजिलो हुन जाने, मेशिनको प्रयोग गर्न सक्ने र जग्गाधनीहरुलाई जग्गामा बाटो पाईने हुनाले उनीहरुको जग्गाको मूल्याङ्कन समेत भविष्यमा बढ्ने हुनाले निर्माण कार्य अघि बढानाउने सहमति भए अनुसार निर्माण भएको Service Roadमा आवागमनलाई सूचारु गर्न उक्त सर्भिस Road को प्रवेश स्थानमा वीरगंज उप-महानगरपालिका वही पुल नजिक बजार छपकैया जाने बाटोमा MD-1को छेउमै Red Crossभवन पर्ने भएकोले सो Red Crossभवनको केही भाग हटाएमा मात्रै निर्माण भएको Service Roadको उपयोगिता सिद्ध हुने भएकोले Red Crossभवनको सडकलाई चाहिने आवश्यक भाग Dismantleगरी नाला (SewerageStructure)को छेउछाउ हुँदै वीरगंज भन्सार सम्म जोडी वैकल्पिक मार्गको रुपमा सानो सवारीसाधनहरुको आवागमन सुचारु गराईने छ ।

यसरी नै अब म आर्थिक वर्ष २०७३/०७४ मा संचालन गरिने विकास योजनाहरु तथा कार्यक्रमका बारे जानकारी गराउन चाहन्छु ।

१. बारा जिल्ला अन्तर्गत ईटियाही वाडा नं. ७ र विश्रामपुर वडा नं. ९ स्थित वीरगंज उप-महानगरपालिकाले खरिद गरेको १५ बिगहा १७ कठ्ठा जग्गामा चालु आ.व. भित्र नै करार सम्झौता सम्पन्न गरी आ.व. ०७३/०७४ मा फोहोर मैला व्यवस्थापन तथा Composting को निर्माण कार्य प्रारम्भ गरिनेछ ।
२. गण्डक देखि शंकराचार्य गेटसम्मको दोश्रो बाईपास सडक र नेशनल मेडिकल कलेज दक्षिण Land Fill Site जाने नहरको रोडमा ११.४ कि.मि. मा पिच सडक निर्माण कार्यको कार्य सम्पन्न गरिनेछ ।

३. माईदिया पोखरीमा खुल्ला मञ्च, बगैँचा, पिक्निक स्पट, प्लेग्राउण्ड किड जोन आदीको निर्माण कार्य सम्पन्न गरी Re-creation Park निर्माण गरिनेछ ।
४. वीरगंज वडा नं. १ छपकैया स्थित फोहोर पानी प्रशोधन केन्द्रको पूर्व तर्फ PCC नाला निर्माण तथा छेउछाउमा जग्गाधनीहरुलाई Counseling गरी Service Road निर्माणको कार्य सम्पन्न गरिनेछ ।
५. नगवा हुँदै Land Fill Site जाने सडकमा RCC Bridge को कार्य ९०% कार्य सम्पन्न भई सकेकोमा बाँकी कार्य समेत सम्पन्न गरिनेछ ।
६. मभौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाको कामलाई निर्धारित समयमा सम्पन्न गर्न आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सुविधालाई बजेटमा व्यवस्था भए अनुसार निरन्तरता दिईने छ ।
७. Package-01 अन्तर्गत पहिलो चरणको ढल, नाला निर्माण शहरको करिब ४०% क्षेत्रलाई लक्ष्य गरी निर्माण कार्य भईरहेकोले डुवान समस्या समाधान नहुने भएकोले शहरका अन्य क्षेत्रलाई समेत समेट्ने गरी दोश्रो चरण अन्तर्गत Package-02(Drainage/ Sewerage/Road Improvement) को लागी PCO मार्फत् नेपाल सरकार तथा ADB मा Additional Financing को स्वीकृतिको लागी अनुरोध गरिनेछ ।
८. यस आयोजनाबाट ढल, नाला तथा रोड तथा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भईरहेकोमा दोश्रो बाईपासको सडक निर्माण गर्ने क्रममा सडकको मध्य भागमा वीरगंज उप-महानगरपालिका वडा नं. १७ स्थित नृसिंह माध्यमिक विद्यालय पर्ने गएको हुँदा उक्त विद्यालयलाई स्थानान्तरण गरी नयाँ विद्यालय भवन निर्माण गर्न Consultant SMEC International Pty. Ltd/ BDA/BCE/CEMAT बाट रु. ४,७६,००,०००/- (अक्षरेपी चार करोड छहत्तर लाख मात्र) लगत ईस्टिमेट पेश गरेकोमा मिति २०७१/१२/२५ मु.च.नं १०९४९/०७१/०७२ मा रकम उपलब्ध गराई दिनु हुन भनी माननीय उप-प्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्र पठाएकोमा हालसम्म पत्रको जवाफ प्राप्त नभएकोले उक्त रकम प्राप्त गर्न पहल गर्नुका साथै वीरगंज उप-महानगरपालिकाले आफ्नै स्रोत तथा अन्य विकल्पहरु समेत खुल्ला राखी कार्य अगाडी बढाईने छ ।
९. यस आयोजनाबाट बाईपास सडकको पूर्व तर्फ नाला निर्माण गर्ने क्रममा वैष्णो देवी मन्दिर देखी दक्षिण कलभर्ट देखी पूर्व हुँदै भुटनदेवी मन्दिरको चौकसम्म दाँया बाँया व्यक्तिगत जग्गाधनीहरुको जग्गाहरु पर्ने भएको हुनाले जग्गाधनीहरुलाई Counseling, Motivate गरी जग्गाको मुआब्जा नतिर्ने गरी Service Road आयोजनाबाट निर्माण गरिनेछ ।

अब म आर्थिक वर्ष २०७३।०७४ मा लिएका प्रमुख नीति तथा कार्यक्रमका बारे प्रकाश पार्न चाहन्छु ।

१. नगरपालिकाले विकास योजना तर्जुमा गर्दा सहभागितामुलक प्रकृया अवलम्बन गरी लैगिक समता, सामाजिक परिचालन र शहरी गरिबी न्यूनिकरणको लागि समावेशी विकासको अवधारणा अनुसार कार्यक्रम संचालन गर्नेछ ।
२. वीरगंज उपमहानगरपालिका क्षेत्र भित्रका सार्वजनिक पर्ती जग्गाहरुको संरक्षण गरी शहरी विकासमा तिनको उपयोग गर्न सार्वजनिक पर्ती जग्गाहरुको अभिलेख तयार गर्दै त्यस्ता क्षेत्रहरुकोअधिकतम उपयोग गर्न खेलकुद मैदान, पार्क जस्ता योजनाहरुतर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
३. धार्मिक तथा सांस्कृति धरोहर, मठ, मन्दिर, मस्जिदको संरक्षण, सम्बर्द्धन र विकास गरिनेछ । जेष्ठ नागरिकहरुको लागि विश्रामस्थलहरुको निर्माण गर्ने तथा शव अन्तेष्टि गरिने मसानघाट, कब्रिस्तानहरुको सुधार तथा स्तरन्नोति गरिनेछ ।

४. उप-महानगरपालिकाले विकास योजना तर्जुमा गर्दा सहभागितामूलक प्रकृया अवलम्बन गरी लैगित समानता, सामाजिक परिचालन र शहरी गरिवी न्यूनिकरणको लागि समावेशी विकासको अवधारणा अनुसार कार्यक्रम संचालन गर्नेछ ।
५. नगरको शहरोन्मुख क्षेत्रमा निजी क्षेत्रको लगानीमा स्थापना हुने उद्योग, कलकारखाना, विद्यालय, अस्पताल, आयुर्वेदिक औषधालयलाई नगरपालिकाले प्रोत्साहन गर्दै पूर्वाधार विकासका क्षेत्रमा सहयोग पुऱ्याउनेछ ।
६. नगरपालिकाबाट सञ्चालन हुने पाँच लाख भन्दा बढीका योजनाहरूमा योजना खाताको प्रयोग अनिवार्य गरिनेछ । साथै अनिवार्य रूपमा आयोजना स्थलमा योजना सम्बन्धी जानकारी गराउन होडिङ्ग बोर्ड राख्न लगाउने व्यवस्था मिलाईनेछ, अन्यथा उक्त योजनाको प्राविधिक मूल्यांकन हुने छैन ।
७. विपन्न वर्गका महिला लक्षित कार्यक्रमहरू, महिलाहरूको क्षमता विकासका लागि महिला शसक्तिकरण कार्यक्रम, अन्तरपार्टी महिला संजाल तथा नगरक्षेत्रमा रहेका महिलाहरूबाट संचालित संघ-संस्थाहरूको प्रस्ताव, कार्यक्रमका आधारमा बजेट विनियोजन गरी लागत सहभागिताका आधारमा आत्मनिर्भर र जीवनस्तर उठाउने कार्यक्रमहरू संचालन गरिनेछ ।
८. वीरगञ्ज नगरक्षेत्रभित्र रहेका सांस्कृतिक धरोहरहरूको संरक्षण गर्ने नीति लिईएको छ । सो को लागि यस आ.व.मा भिस्वा बौद्ध चैत्यक्षेत्र, लक्ष्मणवा पार्क, भुटनदेवी मन्दिर, विन्दवासिनी मन्दिर क्षेत्र संरक्षण तथा मुर्ली पोखरी र वौधीमाई पोखरीको वृहत्तर विकाशकालागि जोड दिईनेछ ।
९. नगरक्षेत्रभित्र जग्गा प्लटिङ्गको लागि नगरपालिकासंग पूर्व स्वीकृति लिनु पर्नेछ । नगरपालिकाको स्वीकृति विना प्लटिङ्गको जग्गा विक्री भएमा त्यस्ता स्थानहरूमा बन्ने भवनहरूको नक्शा पास गर्न नगरपालिका वाध्य हुने छैन । साथै त्यस्ता स्थानहरूमा सेवा सुविधा र विकास पूर्वाधारहरूमा लगानी नगर्ने नीति लिइएकोछ ।
१०. एसियाली विकास बैंकको सहयोगमा संचालित शहरी वातावरण सुधार आयोजना संचालनका लागि सम्पूरक कोषको लागि पूंजी आवश्यक परेमा अन्तिम विकल्पको रूपमा सस्तो व्याजदरमा 'क' श्रेणीको वाणिज्य बैंकहरूबाट ऋण सहयोग लिई आयोजना संचालन गरिनेछ ।
११. बस्ती विकास, शहरी योजन तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड २०७२ मा आधारित यस कार्यालयबाट तैयार पारिएको भवन निर्माण सम्बन्धी मापदण्ड यसै परिषदबाट स्वीकृत गरी चालु आ.व. देखि तदारुकता साथ लागु गरिनेछ । साविकमा नक्सापास नगराई बनेका भवनहरूको हकमा केही समय मोहलत दिई साविककै मापदण्ड अनुसार नक्सा नियमित गरी नक्सापास गरिनेछ ।
१२. विश्वासनिय र गुणस्तरयुक्त लेखा परिक्षणको माध्यबाट वित्तिय सुशासन कायम गर्न आन्तरिक लेखा परिक्षणको कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने, आन्तरिक परिक्षणसंग सम्बन्धित कर्मचारीहरूको क्षमता विकास गर्ने, आन्तरिक लेखा परीक्षणले औल्याएका प्राप्त सुभावाहरूको कार्यान्वयन गर्दै औल्याईएका कमी कमजोरीहरू सच्याउदै लगिनेछ ।
१३. कर, शुल्क र दस्तुरको नयां क्षेत्र समेत पहिचान गरी कराधारको दायरा फराकिलो बनाउन राजश्वको दायरा फराकिलो बनाउदै विद्यमान कर, शुल्क र दस्तुरको दर परिमार्जन गरी लागु गरिनेछ । वीरगञ्ज उपमहानगरपालिकामा समावेश भएका ११ गाविस हाल २० देखि ३० वडासम्म विशेष परिस्थितिका आधारमा दस्तुरमा विशेष छुट सहित कायम गरिएको दररेटलाई निरन्तरता दिइनेछ ।
१४. वीरगञ्ज उपमहानगरपालिकाको राजश्व प्रशासन क्षेत्रको संस्थागत क्षमता अभिवृद्धि गर्न प्रशासन सेवा अन्तर्गत राजश्व प्रशासन सम्बन्धी छुट्टै समूह गठन गरी कार्यान्वयनमा ल्याइनेछ र करदाता सहयोगी डेस्कलाई प्रभावकारी बनाउदै वार्षिक कार्ययोजनाका आधारमा राजश्व असुलीकार्यलाई करदाता मैत्री बनाईनेछ ।
१५. केबुल संचालकहरूसंग समन्वय गरी प्रत्येक केबुल संचालकबाट ग्राहक संख्याको आधारमा मासिक रूपमा मनोरञ्जन कर लिने व्यवस्था मिलाईनेछ ।

१६. एकीकृत सम्पत्ति कर (बांकी बक्ष्यौता सहित) र सरसफाई शुल्क तिरेको रसिद प्रमाण संलग्न नभए सम्म नक्शापास सम्पन्न प्रमाणपत्र, चार किल्ला प्रमाणित, नाता प्रमाणित, घरजग्गा नामसारी, घरबाटो प्रमाणित, करचुक्ता सिफारिस, योजना सम्झौता र रकम भुक्तानी जस्ता कुनै पनि कार्य नगर्ने नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
१७. “स्थानीय कर स्थानीय विकासको लागि उपमहानगरको सेवा तपाईं करदाताको लागि” भन्ने मूल सोच राखी कर संकलन र करदाता वृद्धि कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । यसका लागि करदाता सचेतना कार्यक्रम, सूचना सम्प्रेषण र नागरिक प्रतिको दायित्व तथा कर्तव्य साथै कर्मचारीमा करदाता मैत्री व्यवहारको विकासमा जोड दिइनेछ ।
१८. चालु आ.व.देखि लागु हुने गरी उप-महानगरपालिकालाई कर बुझाउनुपर्ने ठुला करदाताहरूको सुविधाको लागि रु.१० लाख भन्दा बढी कर तिर्ने करदाताहरूबाट एक आर्थिक वर्ष भित्र किस्तावन्दीरूपमा कर असुली गर्न सक्ने नीति लिईनेछ । यस अघि निजी संघ-संस्था र नेपाल सरकार अर्न्तगतका संस्थानहरूसंग गरिदै आएको असुली प्रकृयाको हकमा साविककै नीति यथावत रहनेछ ।
१९. प्रचलित ऐन, नियमको प्रभावकारी कार्यान्वयन गरी शहरी सुव्यवस्था कायम गर्न वार्षिक कार्ययोजनाको तर्जुमा, जनचेतना अभिवृद्धिका कार्यक्रम, फोहोरमैला व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनियमित सवारी पार्किंग तथा सडक पेटी अतिक्रमण नियन्त्रण गरिनेछ ।
२०. कार्यसम्पादन मूल्यांकनलाई वस्तुगत बनाई प्रभावकारी बनाईनेछ । यसको आधारमा कर्मचारीहरूको पदोन्नति, तालिम, अवकास, वृत्तिविकास एवं कार्यसम्पादनमा आधारित पुरस्कार र सजायको पद्धतिलाई स्थापित गर्ने कार्यलाई निरन्तरता दिईनेछ । सूचकमा आधारित प्रोत्साहन प्रणाली लागु गर्न एक कार्यदल गठन गरी अध्ययन प्रतिवेदन लिई कार्यान्वयनमा ल्याइने छ ।
२१. उप-महानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाका सम्बन्धमा नागरिक वडापत्रलाई अझ व्यवस्थि गर्दै सेवा प्रवाह सम्बन्धी बन्दोवस्त र प्राप्त जनगुनासो सुन्न र त्यसको समाधानका लागि तदारुकता अपनाईनेछ । सुशासन व्यवस्थापन समितिलाई कृयाशील बनाईनेछ ।
२२. विद्युतिय सुशासनको माध्यमबाट नगरपालिकाको सेवालार्इ सहज बनाउन विद्युतिय खरिद प्रणाली (E-Procurement system), E-Governance लागु गरिनेछ । विद्युतिय हाजिरी लागु गरिनेछ ।
२३. वीरगञ्ज उप-महानगरपालिकाको सूचना केन्द्रलाई सुदृढ र प्रभावकारी बनाईनेछ, सबै किसिमका तथ्याङ्क एकीकृत रुपमा उपयोग गर्न एकीकृत तथ्याङ्क प्रणाली लागु गरिनेछ, वीरगञ्ज उप-महानगरपालिकाको वेभसाइटमा नगरपालिकाको सबै सूचनाहरू राख्ने व्यवस्था मिलाईनेछ । विद्युतीय सुशासनलाई विशेष प्राथमिकताका साथ संचालन गरिनेछ ।
२४. उपभोक्ताहरूको हित संरक्षणका लागि खाद्य पदार्थमा गुणस्तर कायम गर्न, खाद्य मिसावट नियन्त्रण गर्ने, मासुजन्य पदार्थको विक्री वितरणलाई व्यवस्थि तगर्ने, स्वास्थ्य क्षेत्रमा डेगु, मलेरिया जस्ता महामारी नियन्त्रणका लागि आवश्यक कार्यहरू गरिनेछ ।
२५. नगर प्रोफाईल व्यवस्थित गर्न प्रत्येक वडाको वडा प्रोफाईल तयार गर्ने, स्रोत नक्सा तयार गर्ने, विपन्न वर्गको पहिचान, गरिबी नक्साङ्कन (Poverty Mapping) गर्ने, गरिबी पहिचान एवं परिचय पत्र वितरण एवं सामाजिक परिचालन, नक्साङ्कन गर्ने जस्ता कार्यलाई यसै बर्षदेखि सञ्चालन गर्ने गरी बजेट व्यवस्था गरिएको छ ।
२६. युवा वर्गको क्षमता विकास गर्दै उद्यमशील, सक्षम, सुसंस्कृत एवं क्षमतावान बनाई विकास निर्माणमा सहभागी गराउने नीति लिईनेछ । खेर गइरहेको युवा शक्तिलाई नगर विकासको मुलधारमा ल्याउन आवश्यक रणनीति तय गरिनेछ ।

२७. नगरक्षेत्र भित्रका अनाथ बालबालिका, अपाङ्ग, सुस्तमनस्थिति, मानसिक सन्तुलन गुमाएका तथा वृद्ध वृद्धाको उचित व्यवस्थापन तथा स्याहारका लागि विभिन्न संघ संस्था र सेवाकेन्द्रहरुले संचालन गरिरहेका कार्यक्रमलाई सहयोग पुर्याइनेछ ।
२८. बालबालिकाहरुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै बालबालिकाहरुको विकाससँग सम्बन्धित सुचक सहितको बाल विकास सम्बन्धी वार्षिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ तथा बालमैत्री स्थानीय शासन पद्धती लागु गर्न पूर्व तयारी एवं पूर्वाधार विकासमा जोड दिइनेछ । लक्ष्मणवा प्रक्रिया बाल उद्यान निर्माण गरिनेछ ।
२९. यस कार्यालयमा कार्यरत कर्मचारीहरु चैनमैन ३, मुखिया ३, सवारी चालक अनुमति प्राप्त नाइके/च्यामेलाई हेभि तथा हलका सवारी साधनको ड्राइभर पदमा र कुल्लीलाई विजुली मिस्त्री, नगरप्रहरीलाई हवलदार पदमा स्तरोन्नति गर्न आवश्यकता अनुसार बहुवा तथा पद मिलानको प्रक्रिया अगाडि बढाइनेछ ।
३०. वीरगंज उपमहानगरपालिकाले सूचना सम्बन्धि हकको सुनिश्चितता गर्दै कार्यालयबाट गरिने सम्पूर्ण कार्यहरुलाई पारदर्शी गर्नेछ । यहाँको पत्रकारिता क्षेत्रको विकासको निम्ती सहयोग आदान-प्रदान गर्ने नीति अवलम्बन गर्दै नेपाल पत्रकार महासंघको नवनिर्मात भवनको लागि आ.व.२०७३/०७४ को बजेटमा रु.३,००,०००।- (तीन लाख) बजेट विनियोजन गरिएको छ भने पत्रकार अक्षयकोषमा रु.१,००,०००।- राख्न बजेटमा व्यवस्था गरिएको छ ।
३१. वीरगंज उपमहानगरपालिकाको आयआर्जनका निमित्त व्यवसायकर, बहालकर एवं विज्ञापनकरलाई आउट-सोर्सिङ्गको माध्यमबाट आम्दानीमा वृद्धि गर्ने नीति लिइएको छ । नगरक्षेत्रको क्षेत्र विस्तारको साथसाथै फोहरमैलाको मात्रा बढेकाले सरसफाई कार्यलाई समेत आउट-सोर्सिङ्गका माध्यमबाट सरसफाई व्यवस्थापन प्रक्रिया अगाडि बढाई खर्च कटौतीको नीति अवलम्बन गरिनेछ ।

उपस्थित महिला तथा सज्जनवृन्द,

अब म आ.व. २०७२।०७३ फागुन मसान्तसम्मको यथार्थ आय-व्यय विवरण, आ.व. २०७२।०७३ को संशोधित बजेट तथा आ.व. २०७३।०७४ को अनुमानित आय-व्यय प्रस्तुत गर्न चाहन्छु । आगामी आर्थिक वर्षका लागि वित्तिय परिचालन र खर्च अनुमान गर्दा वित्त सन्तुलन कायम गर्ने उद्देश्य लिई सो अनुरूप कार्यक्रमहरु तर्जुमा गरी रकम विनियोजन गरेको छु ।

आय

यस चालु आ.व. २०७२।०७३ को फागुन मसान्त सम्मको आन्तरिक आय रु.३,६०,८५,९६९।९६ (अक्षरेपी तीन करोड साठी लाख पचासी हजार एक सय उनानसत्तरी पैसा सोढ मात्र),स्थानीय विकास शुल्क रु.६,९२,२६,६६५।- (अक्षरेपी छ करोड बयानब्बे लाख छविस हजार छ सय पैसठी मात्र), नगरपालिका अनुदान रु.६,४६,२२,०००।- (अक्षरेपी छ करोड छियालिस लाख बाइस हजार मात्र) र बाह्य श्रोत रु.५,४९,७०,६८९।०२ (अक्षरेपी पाँच करोड उनानचास लाख सत्तरी हजार छ सय उनानब्बे पैसा दुई मात्र) गरी जम्मा रु.२२,४९,०४,५२३।९८(अक्षरेपी बाइस करोड उनानचास लाख चार हजार पाँच सय तेइस पैसा अठार मात्र) यथार्थ आम्दानी भएको छ ।

यस आ.व.२०७२।०७३ को संशोधन तर्फ आन्तरिक आय रु.१८,००,४७,०००।- (अक्षरेपी अठार करोड सैतालिस हजार मात्र), स्थानीय विकास शुल्क रु.१०,८८,४०,०००।- (अक्षरेपी दश करोड अठ्ठासी लाख चालिस हजार मात्र),नगरपालिका अनुदान रु.९,६९,३५,०००।- (अक्षरेपी नौ करोड उनहत्तर लाख पैतिस हजार मात्र) र बाह्य श्रोत रु.५६,४२,३६,०००।- (अक्षरेपी छपन्न करोड बयालिस लाख छत्तिस हजार मात्र) गरी जम्मा रु.९५,००,५८,०००।- (अक्षरेपी पन्चानब्बे करोड अन्ठाउन्न हजार मात्र) अनुमानित आयको लक्ष्य राखिएको छ ।

आगामी आ.व. २०७३।०७४ को लागि अन्तरिक आय रु.३०,४०,००,०००।- (अक्षरेपी तीस करोड चालिस लाख मात्र), स्थानीय विकास शुल्क रु.१३,००,००,०००।- (अक्षरेपी तेरह करोड मात्र), नगरपालिका अनुदान रु.१०,५०,००,०००।- (अक्षरेपी दश करोड पचास लाख मात्र) र बाह्य श्रोत रु.८४,३०,३२,०००।- (अक्षरेपी चौरासी करोड

तीस लाख बत्तिस हजार मात्र) गरी जम्मा रु.१,३८,२०,३२,०००।- (अक्षरेपी एक अर्ब अड्तीस करोड बीस लाख बत्तिस हजार मात्र) प्रस्तावित अनुमानित आय को लक्ष्य राखिएको छ ।

व्यय

यसै गरी व्यय तर्फ आ.व. २०७२।०७३ मा फागुन मसान्त सम्ममा साधारण खर्च तर्फ रु.५,५०,९९,४३४।०५ (अक्षरेपी पाँच करोड पचास लाख एकानब्वे हजार चार सय चौवन्न पैसा पाँच मात्र), कार्यक्रम खर्च तर्फ रु.७,४९,८५,५५३।६३ (अक्षरेपी सात करोड एकचालिस लाख पचासी हजार पाँच सय त्रिपन्न पैसा त्रिसष्टी मात्र) र पुँजीगत तर्फ रु.९,२८,५०,७९४।२९ (अक्षरेपी नौ करोड अष्टाईस लाख पचास हजार सात सय चौध पैसा उनतीस मात्र) गरी जम्मा रु. २२,२९,२७,७०९।९७ (अक्षरेपी बाइस करोड एकाईस लाख सताईस हजार सात सय एक पैसा सन्तानब्वे मात्र) खर्च भएको छ ।

यस आ.व. २०७२।०७३ को संशोधन तर्फ साधारण खर्च तर्फ रु.९५,८९,७९,०००।- (अक्षरेपी पन्ध्र करोड उनानब्वे लाख एकहत्तर हजार मात्र), कार्यक्रम खर्च तर्फ रु.९७,८६,९६,०००।- (अक्षरेपी सत्र करोड छियासी लाख सोह्र हजार मात्र) र पुँजीगत तर्फ रु.९,२८,५०,७९४।२९ (अक्षरेपी नौ करोड अष्टाईस लाख पचास हजार सात सय चौध पैसा उनतीस मात्र) गरी जम्मा रु.९५,००,५८,०००।- (अक्षरेपी पन्चानब्वे करोड अन्ठाउन्न हजार मात्र) अनुमानित व्ययको लक्ष्य राखिएको छ ।

आगामी आ.व. २०७३।०७४ को लागि साधारण खर्च तर्फ रु.९७,६९,७९,०००।- (अक्षरेपी सत्र करोड उनहत्तर लाख एकहत्तर हजार मात्र), कार्यक्रम खर्च तर्फ रु.९८,९६,४२,०००।- (अक्षरेपी अठार करोड छियानब्वे लाख बयालिस हजार मात्र) र पुँजीगत तर्फ रु.९,०९,५४,९९,०००।- (अक्षरेपी एक अर्ब एक करोड चौवन्न लाख उनाइस हजार मात्र) गरी जम्मा रु.९,३८,२०,३२,०००।- (अक्षरेपी एक अर्ब अड्तीस करोड बीस लाख बत्तिस हजार मात्र) को अनुमानित खर्च प्रस्तावित गरेको छ ।

उल्लेखित आय-व्ययमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनासंचालन तर्फ नगर विकास कोषबाट प्राप्त हुने ऋण र वीरगंज उपमहानगरपालिका कार्यालयबाट सम्पूरक कोष बापत उपलब्ध गराउनुपर्ने रकम समावेश भएको व्यहोरा जानकारी गराउन चाहन्छु । उक्त आयोजनामा एडीवी मार्फत नेपाल सरकारबाट आ.व.२०७२/०७३ को लागि रु.९,९५,९३,०६,०००।- (अक्षरेपी एक अर्ब पन्ध्र करोड तेह्र लाख छ हजार मात्र) र आ.व.२०७३/०७४ को लागि रु.२,९७,३९,५८,०००।- (अक्षरेपी रु. दुई अर्ब सत्र करोड एकतीस लाख अन्ठाउन्न हजार मात्र) अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

अन्तमा,

हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस समारोहमा पाल्नु हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, सांसदज्यूहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, कार्यालय प्रमुखज्यूहरु, गैरसरकारी संघ संस्था तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नागरिक समाजका अगुवाज्यूहरु, बुद्धिजिवी, उद्योगपति, व्यापारी, संचारकर्मी, राष्ट्रसेवक कर्मचारी, निजी तथा व्यावसायिक क्षेत्र र सम्पूर्ण नगरवासीहरु प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । यस समारोहमा यहाँहरुले सक्रिय सहभागिता जनाई परिषद्को गरिमा बढाईदिनु भएकोमा धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछु ।

धन्यवाद ।